



नेपाल सरकार

अर्थ मन्त्रालय

नेपाल धितोपत्र बोर्डको

अध्यक्षको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको

सूचना

(प्रथम पटक प्रकाशित मिति २०७८/०९/१५)

नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले देहायको योग्यता भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन (२०७८/०९/२९ गते) भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवार, काठमाडौंमा गोप्य खामवन्दी आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै, यस मन्त्रालयको मिति २०७८/०७/११ को सूचना बमोजिम नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन गर्नुहुने आवेदकले समेत यसै सूचना बमोजिम पुनः यसै म्यादभित्र आवेदन गर्नुहुन र पूर्ववत आवेदन दिएका कुनै आवेदकले यदि उक्त आवेदन फिर्ता लिन चाहेमा यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र सिफारिस समिति समक्ष निवेदन दिई फिर्ता लिन सकिनेछ। यसरी फिर्ता लिने आवेदकको राजस्व फिर्ता गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।

**१. योग्यता तथा अनुभव:**

- अ) धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम देहायको योग्यता भएको,
  - (क) नेपालको नागरिक भएको,
  - (ख) उच्च नैतिक चरित्र भएको,
  - (ग) कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको,
  - (घ) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको।
- आ) आवेदकले आवेदन दिने अवधि भित्र ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको।

**२. आवेदन पेश गर्ने प्रक्रिया र संलग्न गर्नुपर्ने कागजात:**

- क) आवेदनसाथ अर्थ मन्त्रालयको वेबसाइट [www.mof.gov.np](http://www.mof.gov.np) मा प्रकाशित “नेपाल धितोपत्र बोर्डको अध्यक्षको छनौट तथा सिफारिस कार्यविधि, २०७८” को दफा ३ बमोजिमको कागजात तथा विवरण र सोही कार्यविधिको दफा ४ अनुसारको स्वयं घोषणा एवं निवेदन आवेदक स्वयंले प्रमाणित गरी पेश गर्नु पर्नेछ।

ख) आवेदन पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा सोही कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामवन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नु पर्नेछ। खामवन्दी प्रस्तावको खामबाहिर "नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना" उल्लेख गरेको हुनुपर्नेछ।

**३. व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण:**

छनौट सूचीमा परेका आवेदकले आफूले पेश गरेको व्यावसायिक कार्ययोजनाको सिफारिस समितिले तोकेको मिति, समय र स्थानमा प्रस्तुतीकरण समेत गर्नु पर्नेछ।

**४. दस्तुर:**

आवेदन दस्तुर वापत अर्थ मन्त्रालयको कार्यालय कोड नं. ३०५००३५०१, राजस्व खाता: ००१००१०६२००००० तथा राजस्व शीर्षक: १४२२४ मा जम्मा हुने गरी एभरेष्ट बैंक, सिंहदरवार शाखामा तीन हजार रुपैयाँ बुझाएको सक्कलै भौचर पेश गर्नु पर्नेछ।

**५. पारिश्रमिक:**

नेपाल सरकारद्वारा नियुक्त हुने अध्यक्षलाई अर्थ मन्त्रालयबाट स्वीकृत भएबमोजिम मासिक पारिश्रमिक तथा अन्य सेवा सुविधा उपलब्ध गराइनेछ।

**६. अन्य विवरण:**

(क) नेपाल धितोपत्र बोर्डको अध्यक्षको छनौट तथा सिफारिस कार्यविधि, २०७८ बमोजिमको काम, कर्तव्य तथा अधिकार र व्यावसायिक कार्ययोजनामा समावेश गर्नु पर्ने विषयका सम्बन्धमा अर्थ मन्त्रालयको वेबसाइट [www.mof.gov.np](http://www.mof.gov.np) बाट जानकारी लिन सकिनेछ।

(ख) यो सूचना बमोजिम प्राप्त भएका आवेदनलाई छनौट तथा सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ।

(ग) कुनै आवेदकले झुठ्ठा विवरण वा कागजात पेश गरेमा त्यस्तो आवेदन रद्द हुनुका साथै प्रचलित कानून बमोजिम कारबाही हुनेछ।

(घ) यस सम्बन्धी थप जानकारीका लागि अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा वा टेलिफोन नं. ४२११३६८ मा सम्पर्क गर्न सकिनेछ।